



BEST FINANCE COMPANY LTD.

बेष्ट फाइनेन्स कम्पनी लि.

नेपाल राष्ट्र बैकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त संस्था

Head office :

Kamaladi, Kathmandu

Ph : 01-4442461/62/63

E-Mail: info@bestfinance.com.np

Unaudited Financial Results (Quarterly)

As at 3rd Quarter (30/12/2078) of the Fiscal Year 2078/79 (Chaitra)

Condensed Statement of Financial Position

As on Quarter Ended 30th Chaitra 2078 (13 April 2022)

Amount in NPR

Table with 3 columns: Particulars, Third Quarter Ending 30th Chaitra 2078, Immediate Previous Year Ending 31st Ashadh 2078. Rows include Assets, Liabilities, and Equity.

Ratios as per NRB Directive

Table with 4 columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Capital Fund to RWA, Non-performing loan (NPL) to total loan, etc.

Details about the distributable profit

Amount in NPR

Table showing Opening Retained Earnings, Add, Net Profit or (Loss) As per Statement of Profit or Loss, and Appropriations (General Reserve, Capital Redemption Reserve, etc.).

Notes to Financial statements

- 1. Above Financial statements are prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) and certain carve-outs as issued by ICAN.
2. These figures may vary with the audited figures at the instance of external auditor and/or regulator.
3. Figures have been regrouped and rearranged wherever necessary.
4. Loans and Advances consists of accrued interest receivable net of interest suspense and have been presented in net of any impairment.
5. Loans and Advances to customers include loan to customers and loan to Employees which have been measured at amortised cost.
6. Personnel expenses include employee bonus provision.
7. NFRS adjustment which are subject to regulatory adjustments as per NRB directives have been shown as regulatory adjustments.
8. Other Comprehensive income includes the fair value changes of items prescribed by NFRS net of tax.
9. Income tax provision in chaitra quarter 2078 has been adjusted as per cumulative taxable profit upto chaitra end 2078.
10. The detailed interim report has been published in finance websites www.bestfinance.com.np

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,

२०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७८/०७९ को तेस्रो त्रैमासिक प्रतिवेदन

Condensed Statement of Profit or Loss

For the Quarter Ended 30th Chaitra 2078 (13 April 2022)

Amount in NPR

Table with 5 columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Interest income, Operating expense, Profit before income tax, etc.

Condensed Consolidated Statement of Comprehensive Income

Table with 5 columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include Profit/(Loss) for the period, Other Comprehensive Income, Total Comprehensive Income, Earnings per share, Profit attributable to: Equity holders of the Bank, Non-controlling interest, Total.

१) वित्तीय विवरण:

क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण :

आ.व. २०७८/०७९ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) बासलात तथा नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ र सो विवरण यस वित्तीय संस्थाको वेबसाईट www.bestfinance.com.np मा राखिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू:

Table with 4 columns: Particulars, Current Year (This Quarter, Up to this quarter), Previous Year (This Quarter, Up to this quarter). Rows include प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ, तरलता अनुपात, पि.ई. अनुपात, प्रति शेयर कुल सम्पत्तिको मूल्य.

२) व्यवस्थापकीय विश्लेषण :

- क) यस त्रयमासमा संस्थाको निक्षेपमा वृद्धि थप तथा कर्जा असुलीमा सुधार भएको छ । यस अवस्थालाई थप सुदृढ गर्दै आगामी दिनहरूमा कर्जा असुलीको प्रकृया प्रभावकारी बनाउदै लगिनेछ र कर्जा असुल उपर गर्ने व्यवस्थापनको प्राथमिकतामा रहनेछ ।
ख) संस्थाको कर्जा तथा निक्षेप र प्राथमिक पुँजीको अनुपातको साथै पर्याप्त तरलतालाई मध्य नजर गरी संस्थाको मुनाफामा वृद्धि गर्न कर्जा वृद्धिलाई प्राथमिकतामा राख्ने रणनीतिक योजना व्यवस्थापनको रहेको छ ।
ग) यस संस्थाको नगद मौज्जात, नाफा नोक्सान वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने कुनै खास घटना वा अवस्था हाल रहेको छैन ।

३) कानूनी कारवाही सम्बन्धी विवरण:

- क) यस अवधिमा संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको छैन ।
ख) यस अवधिमा संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी वा आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको छैन ।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

- क) यस वित्तीय संस्थाको शेयर मूल्य धितोपत्र बजारको नीति नियम अनुसार खुल्ला बजारले निर्धारण गर्ने गरेको र सोही अनुसार नै कारोबार हुने गरेको छ ।
ख) यस अवधिको शेयर कारोबार देहाय बमोजिम रहेको छ ।
शेयरको अधिकतम मूल्य : रु. ५७७.०० शेयरको न्यूनतम मूल्य : रु. ३९०.००
अन्तिम मूल्य : रु. ४०५.०० कारोबार भएको कुल दिन : ५८
कारोबार संख्या : १,७०६,३३६

५) समस्या तथा चुनौती :

यस संस्थालाई नेपालको वित्तीय बजारमा एक सबल वित्तीय संस्थामा परिणत गर्न विद्यमान मानव संसाधन तथा अन्य साधनहरूको यथोचित व्यवस्थापन गरी कुशलतापूर्वक अग्रि वद्धि गर्ने स्थिति रहेको छ । यसका लागि आई पर्ने समस्या तथा चुनौती समाधानका उपायहरू बारे संस्थाले समय समयमा समीक्षा गरी रणनीती समेत बनाई सोको सहजिकरणको उपाय अवलम्बन गर्ने गरेको छ । हालको COVID-19 को प्रभावलाई समेत विश्लेषण गरी आवश्यक रणनीती अवलम्बन गर्नुपर्ने देखिन्छ ।

६) संस्थागत सुशासन :

संस्थाले नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरूद्वारा जारी गरिएका संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको पालना गरिएको छ । संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा समय समयमा संस्थाको कर्मचारीहरूलाई आन्तरिक र बाह्य प्रशिक्षण तथा तालिम गर्ने गराउने गरिएको छ । संस्थागत सुशासन पालना सम्बन्धी कृयाकलापको अनुगमन गर्ने लेखापरीक्षण समिति लगायतका अन्य उप समितिहरू गठन गरिएको छ । संस्थाको आन्तरिक लेखापरीक्षण नियमित रूपमा गर्ने गरिएको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।